



संयुक्त प्रेस विज्ञप्ति

२०७७ भाद्र २२ गते



**ललितपुर, पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडपपछि पक्राउ तथा हिरासतभित्र यातना दिएको घटनाप्रति ध्यानाकर्षण**

भाद्र १८ गते ललितपुर, पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच भएको झडपपछि पक्राउ परेकाहरूलाई प्रहरीले हिरासतमा यातना दिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सोही दिन भएको झडपमा ट्राफिक प्रहरी कमल घिमिरे कुटिएको घटनाप्रतिसमेत खेद प्रकट गर्दछौं।

स्थानीय र प्रहरीबीच झडपपछि प्रहरीले घटनामा संलग्न भनिएको १९ जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर, ज्वालाखेल, ललितपुर लगायत विभिन्न ठाउँमा राखिएको छ। पक्राउ परेकाहरूमध्ये केही व्यक्तिहरूलाई हिरासतमा रहेका साथीहरूलाई भेट गर्न गएको अवस्थामा स्वेच्छाचारी रूपमा पक्राउ गरी हिरासतमा राखिएको समेत पाइयो। हिरासत अनुगमनको क्रममा प्रहरीले थुनुवाहरूलाई यातना दिएको तथा अमानवीय व्यवहार गरेको थुनुवाहरूले जानकारी दिएका छन्।


हिरासतमा राखेका मध्ये एक जनाले भने, “म पत्रकार हुँ भनेको थिएँ। प्रहरीले मलाई घटनास्थलबाट जबरजस्ती पक्राउ गरी थुनामा राखेको छ। थुनाकक्ष भित्र एकान्त कोठामा लगी जात्रामा को को सहभागी रहेका थिए, तिनीहरूको ठेगाना लगायतका कुरा एक (खुकुरी र तारा भएको बर्दीमा रहेको) प्रहरीले सोध्न थाले। मलाई थाहा भएन भन्दा अपशब्द प्रयोग गरी गालीगलौज गर्न थाले। मलाई थाहै नभएका कुरा किन म सँग सोधेकोभन्दा मेरो खुट्टा दुईजना प्रहरीलाई समात्न लगाई पैतालामा सहनै नसक्ने गरी पाइपले पिटे।” उनले थपे: “यसरी पालै पालो सबैजनालाई बोलाई पिट्न थालेपछि हामी सबैजना भित्र अनसन बस्यौं। त्यसपछि पिट्न बन्द गरे।”

साथै, थुनुवाहरूले आफुलाई पक्राउ पुर्जी समेत नदिई गैरकानूनी तरिकाले पक्राउ गरेको र २४ घण्टाभित्र अदालत वा मुद्दा हेर्ने निकायसमक्ष नलगेको कुरा बताएका छन्।

निषेधाज्ञा समेत जारी भएको अवस्थामा जात्रा निकाल्ने वा ननिकाल्ने भन्ने विषयमा भाद्र १० गते ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र स्थानीयबीच बैठक बसेको थियो। नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकले जात्रा गर्ने निणर्ण गरेको थियो र सोही निणर्णको आधारमा स्थानीयले जात्रा शुभारम्भ गरेका थिए भन्ने कुरा हिरासतमा रहेका असोज कुमार महर्जनले अनुगमनका क्रममा बताएका हुन। यसरी प्रहरीले गैरकानूनी तरिकाले पक्राउ गरी थुनुवाहरूलाई यातना दिने कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीत रहेको

हाम्रो ठहर छ । प्रहरीको यस्तो कार्यले नेपालको संविधानको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक र धारा २२ मा यातनाविरुद्धको हकलगायत मौलिक हक अधिकारहरूलाई कुण्ठित गरेको छ । साथै, नेपाल पक्ष राष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ र आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६, यातना तथा अन्य क्रुर , अमानवीय वा अपमानजनक व्यवहार वा दण्डविरुद्धको महासन्धि १९८४, लगायत अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानूनहरूमा उल्लेखित अधिकारहरूको समेत उल्लङ्घन गरेको छ ।

तसर्थ, निजहरूलाई तत्काल घाँ जांच गराई यातना पीडितहरूको औषधी उपचार गरी घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोग र नेपाल प्रहरीलाई आग्रह गर्दै यातना पीडितहरूलाई न्याय र दोषीउपर कानून बमोजिम कारबाही गर्न माग गर्दछौं । साथै हालैका दिनमा देशका विभिन्न ठाँउमा प्रहरी प्रशासनबाट भैरहेका यातना तथा अमानवीय व्यवहारका घटनामा संलग्न दोषी उपर कारबाही गर्नुका साथै ट्राफिक प्रहरी जवानमाथि भएको कुटपीटको समेत छानबीन गरी दोषीउपर कानून बमोजिम कारबाही गर्न माग गर्दछौं ।



मोहन कुमार कर्ण  
निर्देशक  
थर्ड एलायंस  
९८०८५३१८२९



ओमप्रकाश ठकुरी सेन  
निर्देशक  
एड्भोकेसी फोरम  
९८४१२७५७३२